



गैडाकोट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गैडाकोट नवलपरासी (बर्दघाट सुस्ता-पूर्व) गण्डकी प्रदेश, नेपाल
आन्तरिक आयतर्फको बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति:-२०७५/०६/१५

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २(घ) को ६ मा व्यवस्था भएवमोजिम यस गैडाकोट नगरपालिकाको आ.व.२०७५/०७६ को जेठ मसान्त सम्मका लागि देहायबमोजिमको आन्तरिक आय सम्बन्धी ठेका बन्दोबस्त गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । यस नगरपालिकाबाट तोकिएको दर रेट र तोकिएको शर्तहरूको अधिनमा रही ठेका लिन इच्छुक (मू.अ.कर दर्ता प्रमाणपत्र, आ.व.२०७५/०७६ सम्मको फर्म नवीकरण, आ.व. २०७३/७४ को आयकर चुक्ता प्रमाण पत्र भएका) फर्म कम्पनी वा व्यक्तिबाट तोकिएको न्यूनतम अङ्कमा नघट्ने गरी देहायको समयभित्र शिलबन्दी बोलपत्र यस कार्यालयमा पेश गर्नुपर्नेछ । अन्य थप जानकारीको लागि कार्यालय समय भित्र यस नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

ठेका विवरण

आय ठेका नं.	ठेका विवरण	संकलनउत्खनन गर्नु पर्ने / (घनफीट) अधिकतम परिणाम	विक्रि दर .क.अ.मु (बाहेक)	जम्मा न्यूनतम अंक रु.	धरौटी रकम	बोलपत्र दस्तुर
०१/०७५/०७६	नारायणी नदि	३,५३,१४६.७०	रु.४.५०	१५,८९,१६०.१५	कबोल अंकको कम्तिमा ५% (पाँच प्रतिशत)	३०००.००
	महेश्वर खोला	२,११,८८८.००		९,५३,४९६.००		
	कालिगण्डकी नदि	१३२,११२.००		५,९४,५०४.००		
	जयश्री खोला	२,११,८६६.८०		९,५३,४००.६०		

बोलपत्र सम्बन्धी शर्तहरू

- उपरोक्त ठेकाको लागि सूचना प्रकाशित भएको ३०औं दिन सम्म कार्यालय समय भित्र बोलपत्र खरिद गरी ३१औं दिनको १२ बजे भित्र यस कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउनु पर्नेछ, ३१औं दिन सम्म प्राप्त बोलपत्रहरू सोही दिन २ बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ, बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि कार्यालय प्रतिनिधिको रोहवरमा बोलपत्र खोल्न बाधा पर्नेछैन ।
- यस कार्यालयबाट प्रमाणीत भएका बोलपत्र फारम बोलपत्रदाता स्वयं वा रितपूर्वकको लिखित वारेस पठाई तोकिएको दस्तुर बुझाई खरिद गर्नु पर्नेछ ।
- बोलपत्र फारम खरिद गर्दा निवेदन सहित फर्म वा कम्पनीहरूले अध्यावधिक व्यवसाय दर्ता प्रमाण पत्र, स्थायी लेखा नं., मु.अ.क. को प्रमाणपत्र तथा आ.व. २०७३/७४ को कर चुक्ताको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
- बोलपत्र फारम भरी पेश गर्दा आफूले कबोल गरेको रकम अंक र अक्षरमा प्रष्ट लेखि कबोल अंकको कम्तिमा ५ प्रतिशतले हुन आउने धरौटी रकम यस कार्यालयको गैडाकोट स्थित रा.वा. बैङ्कमा रहेको धरौटी खाता नं. ३३५०३०३००७१०२ मा रकम जम्मा गरेको सकल बैङ्क भौचर वा मान्यता प्राप्त बैङ्कले यस कार्यालयको नाममा जारी गरेको सोही रकम बराबरको कम्तिमा १२० दिन म्याद भएको बैङ्क जमानी पत्र सिलबन्दी बोलपत्र साथ पेश गर्नु पर्नेछ । कबोल गरेको रकमको अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइनेछ ।
- यस पूर्व यस कार्यालयबाट कुनै पनि कार्यको ठेका लिई रकम फरफारक नभएको ठेकेदारबाट पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन तर बोलपत्र पेश गर्नुभन्दा पहिले फरफारक गरेमा बोलपत्र पेश गर्ना कुनै बाधा पर्ने छैन ।
- बोलपत्र स्विकृत भएपछि बोलपत्र दाताले मान्यता प्राप्त वाणिज्य बैङ्कले यस कार्यालयको नाममा जारी गरेको कम्तिमा २०७६ भाद्र मसान्त सम्म म्याद भएको रितपूर्वकको बैङ्क जमानी पत्र (Performance Bond) पेश गर्नुपर्नेछ ।
- स्विकृत ठेका अंकलाई तिन किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ता ५० %, दोस्रो किस्ता २५ % र तेस्रो किस्ता २५ % मध्ये पहिलो किस्ताको ५० % सम्झौताको बखत दाखिला गरी बाँकी दोस्रो र तेस्रो किस्ता बापतको ५० % को हकमा जमानत बापत नेपाल सरकारको मान्यता प्राप्त वाणिज्य बैङ्कबाट २०७६ भाद्र मसान्तसम्म मान्य हुने बैङ्क ग्यारेन्टि (Performance Bond) पेश गर्नु पर्नेछ । पहिलो किस्ताको ५० % रकम सम्झौता समय भित्र भुक्तान गर्नु पर्नेछ । ठेका सम्झौता गर्दा धरौटी पेश गरेको रकमलाई किस्ता भुक्तान गर्दा समायोजन गर्न पाइने छैन ।
- ठेका सम्झौता गर्दा कबोल अंकको मु.अ.क. (VAT) १३% र अग्रिम आयकर बापतको १.५ % रकम थप गरी कुल सम्झौता रकम कायम गरिने छ ।

स्पष्टिकरण : स्वीकृत अंक भन्नाले मु.अ.क. र अग्रिम आयकर बाहेकको रकमलाई बुझनुपर्दछ, सम्झौता अंक भन्नाले कबोल अंक+ मु.अ.क. (१३%) +अग्रिम आयकर (१.५%) सहितको रकमलाई बुझनु पर्दछ ।

- कुनै शर्त राखि पेश गरेको, हुलाकमार्फत पठाएको र रित नपुगेको बोलपत्र माथि कुनै कारबाही गरिने छैन ।
- पेश भएका बोलपत्र कारण खुलाई वा नखुलाई स्विकृत गर्ने वा अस्विकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
- बोलपत्र फारम खरिद गर्ने, दाखिला गर्ने, खोल्ने दिन सार्वजनिक विदा परेमा क्रमशः सोको भोलिपल्ट सोही समयमा खरिद दर्ता तथा खोल्ने कार्य गरिनेछ ।
- यस सूचनामा उल्लेख भएका शर्तहरूका अतिरिक्त बोलपत्र साथ संलग्न गरिएको आय ठेका सम्बन्धी अन्य शर्तहरूका प्रत्येक बुदाहरू र ठेका स्विकृती पश्चात सम्झौता उल्लेख गरिने शर्तहरू यसै सूचनाका शर्त सरह लागु हुनेछन् ।
- यस सूचना तथा बोलपत्र साथ संलग्न अन्य शर्तहरू पुरा नभएका बोलपत्रहरू मूल्याङ्कनमा समावेश गरिने छैन ।
- अन्य कुराहरू नेपाल सरकारको प्रचलित ऐन कानूनबमोजिम हुनेछ ।
- अन्य थप जानकारीको लागि कार्यालय समय भित्र यस नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।